

मेला, महोत्सव, प्रदर्शनी लगायतका कार्यक्रम सञ्चालनमा लाग्ने मनोरञ्जन कर सम्बन्धी जानकारी

कोशी प्रदेश आर्थिक ऐन, २०८२ को दफा ५ सँग सम्बन्धित अनुसूची-४ मा उल्लेख भए अनुसार मेला, महोत्सव लगायतका मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित स्थानीय तहमा बुझाउनु पर्ने मनोरञ्जन करको प्रावधान देहाय अनुसार रहेको छः-

- मेला, महोत्सव, सर्कस, मनोरञ्जनात्मक खेलकुद, सांस्कृतिक कार्यक्रम सञ्चालनको अनुमतिको लागि स्थानीय तहबाट सिफारिस लिँदा मनोरञ्जन कर बुझाउनु पर्नेछ।
- कोशी प्रदेश सरकारका निकाय वा स्थानीय तहबाट कुनै मेला, महोत्सव, सांस्कृतिक कार्यक्रम आदिमा अनुदान सहयोग माग गर्दा वा भुक्तानी निकासा गर्दा मनोरञ्जन कर दाखिला भएको कागजात पेश गर्नु पर्नेछ।
- आ.व.२०८२/८३ को लागि तोकिएको मनोरञ्जन करको दरः-

शीर्षक	कार्यक्रम/ व्यवसायको प्रकृति	महानगरपालिका /उप- महानगरपालिका	तराई र भित्री मधेशका जिल्लाहरू		हिमाल र पहाडका जिल्लाहरू	
			नगरपालिका	गाउँपालिका	नगरपालिका	गाउँपालिका
मेला, महोत्सव, प्रदर्शनी, सर्कस, साँस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक कार्यक्रम, मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता (प्रतिदिन रु.)	ठूलो प्रकृतिका (८ दिन वा सोभन्दा बढी सञ्चालन हुने)	२० हजार	१२ हजार	१० हजार	७ हजार	५ हजार
	मझौला प्रकृतिका (७ दिनसम्म सञ्चालन हुने)	१० हजार	७ हजार	५ हजार	३ हजार	२ हजार
जादु, चटके लगायत निश्चित अवधिसम्म सञ्चालन हुने साना प्रकृतिका मनोरञ्जनमा (प्रतिदिन) रु.	साना प्रकृतिका	१ हजार	८ सय	५ सय	३ सय	२सय

- कृषि तथा औद्योगिक मेला वा प्रदर्शनीलाई लाग्ने मनोरञ्जन करमा ५० प्रतिशत छुट हुनेछ।
- मनोरञ्जन कर स्थानीय विभाज्य कोषमा जम्मा गरी प्रदेश सरकार र स्थानीय सरकारबीच बाँडफाँड हुनेछ। मनोरञ्जन कर वापतको रकम राजस्व शीर्षक ३३३४२ मा दाखिला गर्नु पर्नेछ।

मनोरञ्जन कर दाखिलाबारे थप जानकारी:-

- ✓ टिकट मूल्यमा कर सङ्कलन गर्नेले अर्को महिनाको २५ गतेभित्र र एकमुष्ट रुपमा बुझाउनेको हकमा असार मसान्त भित्र स्थानीय विभाज्य कोषमा जम्मा गर्नु पर्नेछ।
- ✓ तोकिएको अवधिभित्र मनोरञ्जन कर दाखिला नगरेमा वार्षिक १० प्रतिशतले हुने जरिवाना र १५ प्रतिशतका दरले हुने ब्याजसहित असूल गरिनेछ।
- ✓ स्थानीय तहमा व्यवसाय कर तिर्दा वा नवीकरण गर्दा प्रदेश ऐन बमोजिमको मनोरञ्जन कर दाखिला नभएको भए लाग्ने कर, जरिवाना र ब्याज समेत असूल गरेर मात्र नवीकरण गर्नु पर्दछ।

कर छुट सम्बन्धी व्यवस्था: (कोशी प्रदेश आर्थिक ऐन, २०८२ को दफा १८ अनुसार)

- ✓ विगत आर्थिक वर्षमा लगाइएको मनोरञ्जन कर तथा पर्यटन शुल्क बुझाउन बाँकी व्यवसायीले यस ऐन बमोजिम लाग्ने मनोरञ्जन कर र पर्यटन शुल्कको दर अनुसार आर्थिक वर्ष २०७९।८०, २०८०।८१ र २०८१।८२ को हुने रकम २०८२ चैत्र मसान्त भित्र बुझाएमा सोमा लाग्ने जरिवाना तथा व्याज छुट हुनेछ।
तर प्रवेश टिकटमा तोकिएको कर तथा शुल्क समावेश गरी सङ्कलन गरेका व्यवसायीले विगत आर्थिक वर्षको बुझाउन बाँकी कर तथा शुल्क २०८२ चैत्र मसान्त भित्र बुझाएमा सो मा लाग्ने व्याज तथा जरिवाना छुट हुनेछ।
- ✓ माथि उल्लेखित कर, शुल्क तथा दस्तुर दाखिला गरेमा अन्य बाँकी रहने रकम र सो भन्दा अधिका आर्थिक वर्षमा आर्थिक ऐन बमोजिम तोकिएको कर शुल्क, दस्तुर, व्याज तथा जरिवाना पूर्णरूपमा छुट हुनेछ।